

(अनुसूची - १
(दफा ३(ग) सँग सम्बन्धित)

(बीमितले बीमकसमक्ष पेशगर्ने दावीको जानकारी)

श्री राष्ट्रिय बीमा कम्पनी
..... कार्यालय,
.....।

मिति :-

विषय:- दावीको जानकारी गराईएको बारे ।

उपरोक्त विषयमा मेरो/हाम्रो नाममा दर्ता रहेको निम्नलिखित विवरणबमोजिमको सवारी साधन त्यस संस्थानमा बीमा गरिएको र विवरणमा उल्लेख भएबमोजिमको स्थान, मिति, समयमा दुर्घटना भएको जानकारी गराउँदछु/गराउँदछौं । साथै, आवश्यक निरीक्षण तथा सर्भेको व्यवस्थाका लागीसमेत अनुरोध गर्दछु/गर्दछौं ।

(१) बीमितको नाम:-

(२) सवारी साधनको दर्ता नं.:-

(३) बीमालेख नं. :-

(४) बीमालेख जारी गर्ने कार्यालय :-

(५) सवारीको चेसिस नं..... ईन्जिन नं.

(६) दुर्घटनाको मिति :-

समय :-

(७) दुर्घटना स्थल :-

(८) दुर्घटनासम्बन्धी संक्षिप्त विवरण :-

(९) क्षतिको मोटामोटी विवरण :-

(१०) सवारी चालक, हेल्पर, कण्डक्टर, यात्री, वा तेश्रो पक्ष घाइते वा मृत्युसम्बन्धमा विस्तृत विवरण :-

(उपचारमा रहेका घाइतेहरूको नाम, ठेगाना, तथा उपचार गरिएको अस्पतालको नाम, ठेगाना र भर्ना भएको अवस्थामा सम्भव भएसम्म वेड नं. समेत उल्लेख गर्नु पर्नेछ ।)

दावीकर्ताको सही.....

नाम :-

ठेगाना :-.....

सम्पर्क नं. :-

संलग्न:- बीमालेख तथा विजकको प्रतिलिपि ।

पुनश्च:- १.स्थान अपुग भएमा विवरणको लागि पाना थप गरी संलग्न गर्नुहोला ।

२.बीमालेख जारी गर्ने कार्यालयको अलावा अन्य कार्यालयमा दावीको जानकारी प्राप्त हुन आएको अवस्थामा बीमालेख जारी गर्ने कार्यालयमा यथाशिघ्र सूचना गर्नु पर्नेछ ।